

मनहरी गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

रजैया मकवानपुर, बागमती प्रदेश

विश्वव्यापी महामारीको रुपमा देखा परेका कोरोना भाईरस रोकथामका दैनीक गतिविधिहरू

मिति: २०७६ चैत्र १८

१. बिदेश बाट आएका व्यक्तिहरूको लगत संकलन तथा दैनीक रुपमा अध्याबधिक गरिदै आएको (हाल सम्म ७१ जना बिदेशबाट आएको देखिएको)।
२. यस गाउँपालिकाका सबै वडाहरूमा ४ दिन सम्म (मिति २०७६ चैत्र १२ देखि चैत्र १५ सम्म) जिङ्गल प्रशारण, माईकिड तथा प्रचारप्रसार गरिएको।
३. २ वटा एफ. एम. (मनहरी एफ. एम. र मकवानपुर एफ. एम.) बाट कोरोना भाईरस तथा यसबाट बच्ने उपायहरूका बारेमा जानकारीमूलक सामाग्री प्रशारण गरिरहेको।
४. वडा अध्यक्ष लगायतका सबै वडाका पदाधिकारीज्यूहरूको सहयोगमा बिदेश तथा बाहिर बाट गाउँ भित्रिएका व्यक्तिहरूको निरन्तर निगरानी गरिदै आएको।
५. यस गाउँपालिकामा दुई ठाउँमा (मनहरी प्राथमिक स्वास्थ्य केन्द्र मनहरी र हाँडीखोला स्वास्थ्य चौकीमा) ज्वरो क्लिनिक संचालनमा ल्याई कोरोना सम्बन्धी हुने संका उपसंका हरूका बारेमा जाच तथा परामर्श सुबिधा दिदै आईरहेको।
६. यस गाउँपालिकाका सबै वडाका सार्वजनिक निकाय, सार्वजनिक स्थान, बजार, वस्ती र स्वास्थ्य संस्थाहरू वरपर कोरोना भाईरस नाशक विषादी छरिएको।
७. मनहरी गाउँपालिका वडा नं ९ स्थित अग्नीहोत्र आश्रमको खुल्ला स्थानमा २५ बेडको क्वारेन्टाईन स्थल तयार गरिएको।
८. यस गाउँपालिका अन्तरगतका सबै स्वास्थ्य संस्थामा सेवारत स्वास्थ्य कर्मी र सवारी चालकहरूको लागि २५% देखि ५०% सम्म भत्ताको व्यवस्था गरि आत्मवल र हौसला सहित सबैलाई हाई अलर्टमा राखी २४ घण्टे एम्बुलेन्स सहितको सेवाको लागि तयार गरिएको।
९. विपद व्यवस्थापन समितिको आकस्मिक बैठक मिति २०७६ चैत्र १७ मा बसि विभिन्न राहत सहितको निर्णयहरू गरिएको।
१०. विपदको लागि वडा समन्वय समिति मार्फत दैनिक ज्यालादारी मजदूरहरूको लगत संकलन कार्य अघि बढाइएको।
११. उपाध्यक्षको संयोजकत्वमा गाउँपालिका स्तरिय बजार अनुगमन समिति निर्माण गरि बजारमा दैनिक उपभोग्य वस्तुहरूको बजारभाउ बुझ्ने, महंगी नियन्त्रण तथा बजारमा हुने भिडभाडमा सामाजिक दूरी कायम गर्नको लागि सेतो मार्किड बिधि अपनाईएको।
१२. कोरोना रोकथामका लागि आवश्यक पि पि ई सेट, ज्वरो नाप्ने उपकरण, पन्जा, मेडिकल मास्क लगायतका अत्यावश्यक सामाग्री समयमानै खरिद गरिएको।
१३. बिदेशबाट फर्कि आएका व्यक्तिहरूलाई स्वास्थ्यकर्मीको टोली घर घर मै पुगि स्वास्थ्य जाँचको व्यवस्था मिति २०७६ चैत्र १८ गते बाट सुरुगरिएको।